



Cramer लाई नयाँ अर्थ र प्रशासनका उपकुलपतिको घोषणा

UW-Madison ले Rob Cramer, एक अनुभवी प्रशासक र हालको अन्तरिम अर्थ र प्रशासनका उपकुलपति, यो भूमिकामा स्थायी रूपमा कार्यरत रहनेछन् ।

"Rob सँग यी महत्त्वपूर्ण यूनिटहरूको नेतृत्व गर्न र हाम्रो विश्वविद्यालयको सफलतालाई समर्थन गर्न सबै उपकरण, अनुभव र ज्ञान छ," कुलपति Rebecca Blank भन्नुहुन्छ । "बदलको यो महत्त्वपूर्ण समयमा उनको स्थिर उपस्थितिको म प्रशंसा गर्दछु ।"

"विश्वविद्यालय एक महत्त्वपूर्ण मोडमा छ र आज र भोलि विस्कन्सिनलाई समर्थन गर्नको लागि यसलाई सफल बनाउन हामी धेरै केन्द्रित हुनुपर्दछ," Cramer भन्नुहुन्छ ।

"अन्तरिम उपकुलपतिको रूपमा सेवा गर्न पाउनु सम्मानको कुरा हो," वहाँ थप्नुहुन्छ । "मेरो लागि यो विस्कन्सिन, *UW* प्रणाली, र *UW-Madison* का व्यक्तिहरूको सेवा गर्न पाउनु विशेषाधिकार हो र जारी राख्ने अवसरको लागि म कृतज्ञ छु ।

UW-Madison का एक पूर्व छात्र, Cramer मे २०२१ सालमा Laurent Heller को *Johns Hopkins University* तर्फको प्रस्थान पछि अन्तरिम उपकुलपति को रूपमा शुरू गर्नुभएको थियो ।

त्यो भन्दा पहिले, उहाँले *UW-Madison* मा परिसर, योजना र व्यवस्थापनको संयुक्त उपकुलपति र विस्कन्सिन विश्वविद्यालय प्रणालीको प्रशासनको उपाध्यक्षको रूपमा सेवा गर्नुभएको थियो । *UW* प्रणालीमा वहाँले मानव संसाधन, सूचना प्रविधि, सूचना सुरक्षा, पूंजी योजना, परियोजना व्यवस्थापन र प्रशासनिक सेवाहरूको कार्यालयहरूको निरीक्षण गर्नुभएको थियो ।

आफ्नो पेशागत कार्यको शुरूवातमा, Cramer *UW-Platteville* मा प्रशासनिक सेवाहरूको उपकुलपति, विस्कन्सिन भवन आयोगको राज्य सचिव र विस्कन्सिन राज्य प्रशासन विभागको राज्य सुविधा विभागको प्रशासकको रूपमा सेवा गर्नुभएको थियो ।

Cramer *UW-Madison* मा हाल प्रशासनिक रूपान्तरण कार्यक्रम (*ATP*), कार्य शीर्षक र कुल तलब (*TTC*) परियोजना मार्फत कर्मचारी तलब, विविध र समावेशी कार्यबलको प्रतिबद्धता, क्याम्पस निर्माण परियोजनाहरूको आधुनिकीकरण र अगाडि बढ्ने प्रयासहरू साथै राजस्व उत्पादन र बजेट प्राथमिकताहरू व्यवस्थापन गर्न जारी राख्दै हुनुहुन्छ ।

UW–Madison को [अर्थ र प्रशासनको उपकुलपतिको कार्यालय](#) विश्वविद्यालयको आर्थिक र प्रशासनिक कार्यहरूको समग्र निरीक्षणको लागि जिम्मेवार छ, जसमा बजेट, सुविधा योजना, व्यवसायिक सेवाहरू, मानव संसाधन, सार्वजनिक सुरक्षा र युनिभर्सिटी हाउजिङ्ग समावेश छन् ।

[१७ सदस्यीय खोज समिति](#) Kris Olds, भूगोल विभागका प्राध्यापकको अध्यक्षतामा कार्यरत थियो ।

###